



चिचिला गाउँपालिकाद्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड: २

सङ्ख्या: ३४ मिति: २०७७/०६/०७

भाग - २

विद्यालयहरुलाई हिलट्यांक खरिद तथा व्यस्थापन
सम्बन्धि कार्यविधि, २०७७

विद्यालयहरूलाई हिलट्यांक खरिद तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७७

प्रस्तावना:

यस चिचिला गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड-१९ कोरोना भाईरस प्रकोपको कारण विद्यालयहरूमा पर्न जाने असरहरूको बारेमा सचेतना जगाउदै विद्यालयका बालबालिकाहरूलाई साबुन पानीले हात धुने बानीको विकास गराउने ५०० लिटर क्षमता भएको हिलट्यांक खरिद तथा व्यवस्थापन गर्नका लागि कानुन निर्माण गर्न वाञ्छनीय भएकाले चिचिला गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ३ बमोजिम चिचिला गाउँकार्यपालिकाले “चिचिला गाउँपालिकाको विद्यालयहरूलाई हिलट्यांक खरिद तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७७” बनाएको छ ।

परिच्छेद – १

प्रारम्भिक

संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधीको नाम “चिचिला गाउँपालिकाको विद्यालयहरूलाई हिलट्यांक खरिद तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७७” रहेको छ ।

(२) यो कार्यविधि पारित भएको मिति देखि प्रारम्भ हुनेछ ।

१. परिभाषा र व्याख्या: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधीमा:

(क) “गाउँपालिका” भन्नाले चिचिला गाउँपालिका सम्झनुपर्दछ ।

(ख) “गाउँकार्यपालिका” भन्नाले चिचिला गाउँकार्यपालिका सम्झनु पर्दछ ।

पाना २ को ४

- (ग) “विद्यालय” भन्नाले यस गाउँकार्यपालिका भित्र रहेका सम्पूर्ण विद्यालयलाई सम्झनुपर्दछ ।
- (घ) “वि.व्य.स.” भन्नाले चिचिला गा.पा. भित्रको सम्पूर्ण विद्यालयका व्यवस्थापन समितिलाई जनाउछ ।
- (ङ) “प्रधानाध्यपक” भन्नाले चिचिला गा.पा. भित्रको सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई जनाउछ ।

२. खरिद तथा व्यवस्थापन सम्बन्धमा:-

- क. विद्यालयहरूलाई वि.व्य.स. को निर्णय गराई पहिलो रंगको ५०० सय लिटर क्षमताको आधारभूत तह १-५ लाई १ (एक) ट्यांकि, आधारभूत तह १-८ लाई २ (दुई) ट्यांकि र माध्यमिक तह १-१० विद्यालयलाई ३ (तीन) ट्यांकि खरिद गर्न लगाउने,
- ख. खरिद गरेको हिल ट्यांकिमा रातो रङ्गमा "हात धुने बानीको विकास गरौं, सभ्य नागरिकको परिचय दिऔं" सौजन्य: चिचिला गाउँपालिका प्रिन्ट गर्न लगाउने,

३. खर्च व्यवस्थापन तथा निकासा सम्बन्धमा:-

क. विद्यालय सुपरीवेक्षकलाई विद्यालयहरूको दफा (क) र (ख) बमोजिम कार्य भए नभएको सुपरीवेक्षण गराई फोटो सहितको प्रतिवेदन पेश भए पछि कार्य सम्पन्नको आधारमा विद्यालयहरूलाई आ.व. २०७७/०७८ को गाउँसभाले विनियोजन गरेको बजेट (प्रति हिल ट्यांक रु. ७,०००।-) अनुसार विद्यालयहरूको खातामा निकाशा गरि दिने,

ख. विनियोजित रकमबाट खरिद कार्य तथा ढुवानीमा अपुग भएमा विद्यालयले आन्तरिक श्रोतबाट खर्च गर्ने गरी साझेदारी लागतको आधारमा कार्य सम्पन्न गर्नु पर्नेछ।

४. कार्यविधिको व्याख्या, संशोधन थपघट: यस कार्यविधिको आवश्यक व्याख्या, संशोधन थपघट गाउँकार्यपालिकाले गर्नेछ।